



सर्वोच्च अदालत

(वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको सचिवालय)

कृपया पत्रोत्तरमा प्राप्त पत्र संख्या,
मिति र खाम्मा विभाग तथा फाँट
उल्लेख गर्नुहोला।

रामशाहपथ, काठमाडौं

फ़ोन : ४२००७२९, ४२००७२८

४२००७५०

फ्याक्स : ४२००७४९

पो.व.नं. २०४३८

Email: info@supremecourt.gov.np

admin@supremecourt.gov.np

Web: www.supremecourt.gov.np

मिति: २०७७।०६।०६।३

पत्र संख्या: ०६६/६८

प्राप्त पत्र संख्या र मिति:

च.नं. २८

विषय: वरिष्ठ अधिवक्ताको उपाधिका लागि विवरण पेश गर्नेसम्बन्धी सूचना।

सर्वोच्च अदालत (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ११०क. बमोजिम यस अदालतमा गठित वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको मिति २०७७।०६।०४।१ को वैठकको निर्णयानुसार वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०७६ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न योग्यता पुगेका तथा नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ मा तोकिएअनुसार कम्तीमा १५(पन्ध्र) वर्ष अधिवक्ताको रूपमा निरन्तर कानून व्यवसाय गरेका अधिवक्ताहरू (अधिवक्ताको प्रमाण-पत्र प्राप्त गरी २०७६ साल चैत्र मसान्तसम्ममा १५ वर्ष पूरा भएका)-मध्येबाट योग्य उम्मेद्वारहरूको नामावली सिफारिश गर्ने प्रयोजनका लागि उक्त मापदण्डबमोजिमको योग्यता तथा शर्तहरू पूरा गरेका इच्छुक अधिवक्ताहरूबाट आफ्नो योग्यता तथा शर्तहरू पूरा भएको व्यहोरा प्रमाणित गर्ने प्रमाण कागजातहरू संलग्न गरी सम्वत् २०७७ साल मंडिसर ७ गते आइतबारसम्ममा नेपाल बार एशोसियसन वा सर्वोच्च अदालत बार एशोसियसन मार्फत् यस समितिको सचिवालयमा प्राप्त हुने गरी वा सोझै यस समितिको सचिवालयमा विवरण पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।

विवरण पेश गर्ने फाराम सर्वोच्च अदालतको वेबसाइट (www.supremecourt.gov.np)-बाट डाउनलोड गर्न सकिनेछ। उक्त फाराम रीतपूर्वक भरी सम्बन्धित प्रमाण कागजातहरू संलग्न गरी साथै दाखिल गर्नुपर्नेछ। फाराम नेपाल बार एशोसियसन वा सर्वोच्च अदालत बार एशोसियसन मार्फत् वा सोझै सर्वोच्च अदालतमा रहेको यस समितिको सचिवालयमा आइपुरने गरी तोकिएको म्यादभित्रै बुझाउनु पर्नेछ। तोकिएको म्यादभित्र सङ्कलन भएका विवरण फारामहरू



सर्वोच्च अदालत

कृपया पत्रोत्तरमा प्राप्त पत्र संख्या,
मिति र खाम्मा विभाग तथा फाँट
उल्लेख गर्नुहोला।

रामशाहपथ, काठमाडौं

फ़ोन : ४२००७२९, ४२००७२८
४२००७५०

फ्याक्स : ४२००७४९
पो.ब.नं. २०४३८

Email: info@supremecourt.gov.np
admin@supremecourt.gov.np
Web: www.supremecourt.gov.np

पत्र संख्या :
प्राप्त पत्र संख्या र मिति :
च.नं.

उक्त म्याद सकिएको ३(तीन) दिनभित्रमा उपरोक्त बार एशोसियसनबाट यस समितिको सचिवालयमा उपलब्ध हुनुपर्नेछ। विवरण पेश गर्ने फारामको ढाँचा यसैसाथ संलग्न गरिएको छ।

यो सूचना र संलग्न फाराममा उल्लेख नभएका कुराहरूका हकमा वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०७६ बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ।

यो सूचना र संलग्न फाराम भर्ने सम्बन्धमा केही अस्पष्ट वा जिज्ञासा भए निम्नानुसारको ठेगानामा इ-मेल गरी वा यस सचिवालयका निम्नानुसारका कर्मचारीहरूसँग कार्यालय समयमा टेलिफोन सम्पर्क गरी बुझ्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।

इमेल ठेगाना: sarc@supremecourt.gov.np

सम्पर्क व्यक्ति:

सचिवालय सचिव श्री प्रदीपकुमार उपाध्याय — मो.नं. ९८५९२०४०४५

शाखा अधिकृत श्री नीतिज राई — मो.नं. ९८४९०००८७५

२०७६/८/६.
(नृपेन्द्र निरौला)

मुख्य रजिस्ट्रार/सदस्य-सचिव
वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समिति

फाराम संकलन	
गर्ने निकाय	
फाराम दर्ता नं.	
दर्ता मिति	

विवरण पेश
गर्नेको हालसालै
खिचेको पासपोर्ट
साइजको फोटो

श्री सर्वोच्च अदालत; वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समिति समक्ष पेश गरेको विवरण।

सर्वोच्च अदालतमा गठित यस समितिद्वारा मिति २०७७।०६।०६।३ मा आहान गरिएको सूचनानुसार सर्वोच्च अदालतबाट प्रकाशित वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०७६ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि पाउनका लागि म तोकिएको योग्यता पुगेको इच्छुक अधिवक्ता भएको हुँदा मेरो निम्नलिखित विवरण तथा सोलाई प्रमाणित गर्ने कागजातसहित यो विवरण पेश गरेको व्यहोरा अनुरोध गर्दछु।

विवरण प्रस्तुतकर्ताको नाम, थर	(नेपालीमा)	
	(अंग्रेजीमा)	
ठेगाना	(स्थायी: जिल्ला, पालिका, वडा नं., टोल, घर नं., मार्ग, गल्ली नं. समेत)	
	(हाल बसोवास गरिरहेको: जिल्ला, पालिका, वडा नं., टोल, घर नं., मार्ग, गल्ली नं. समेत)	
सम्पर्क नं.	(फोन नं., मोबाइल नं र इमेल ठेगाना)	
जन्म मिति	(विक्रम सम्वत्तमा)	
	(ईस्वी सनमा)	
बुवा/आमाको नाम, थर	(नेपालीमा)	
	(अंग्रेजीमा)	
शैक्षिक योग्यता	(विवरण प्रस्तुतकर्ताले कानूनसहितको विषयमा हासिल गरेको शैक्षिक योग्यता)	

नेपाली नागरिकताको प्रमाणपत्र नं., जारी मिति र जारी गर्ने कार्यालय	(नागरिकताको प्रमाणपत्र नं., जारी मिति र जारी गर्ने कार्यालयको नाम)	
अधिवक्ताको प्रमाणपत्र नं. र जारी मिति	(जारी मिति विक्रम सम्वत्साह उल्लेख गर्ने।)	
अधिवक्ता भई कानून व्यवसाय शुरू गरेको मिति	(विक्रम सम्वत्साह)	
कानून व्यवसाय गरेको स्थान र निकाय	(जिल्लाहरू)	
	(सर्वोच्च अदालत र पुनरावेदन तहका अदालतहरू मात्र)	
विवरण प्रस्तुतकर्ता सदस्य रहेको बार एशोसियसनको इकाइको नाम र ठेगाना	(आफू आबद्ध रहेको नेपाल बार एशोसियसनको इकाइको नाम र ठेगाना उल्लेख गर्ने।)	
विवरण प्रस्तुतकर्ताले पछिल्लो ५(पाँच) वर्षको प्रत्येक सालको छुट्टाछुट्टै (सालसालैको) व्यावसायिक कर तिरेको प्रमाण	(कानून व्यवसाय गर्दा आफ्नो वा आफ्नो ल फर्मको नामबाट विगत पछिल्लो ५ वर्षको प्रत्येक सालको छुट्टाछुट्टै (सालसालैको) व्यावसायिक कर चुक्ता गरेको प्रमाण)	
विवरण प्रस्तुतकर्ताले विगत ५(पाँच) वर्षदिखि नियमितरूपमा अधिवक्ताको प्रमाणपत्र अद्यावधिक गराएको प्रमाण	(कानून व्यवसायी परिषदमा विगत ५(पाँच) वर्षदिखि आफ्नो अधिवक्ताको प्रमाणपत्र अद्यावधिक गराएको प्रमाण)	
विवरण प्रस्तुतकर्ताले पूर्णकालीनरूपमा कुनै विश्वविद्यालयमा प्राध्यापन गरेको वा गरिरहेको भए वा निज कुनै निजी वा सार्वजनिक संस्था वा प्रतिष्ठानमा पूर्णकालीनरूपमा काम गर्ने भए	(विश्वविद्यालय तथा क्याम्पस वा संस्थाको नाम र ठेगाना)	
	(अध्यापन गरेको विषय वा गरेको कामको प्रकृति)	
	(कुन श्रेणी वा तहको अध्यापकको रूपमा वा पदमा काम गरेको हो; सो श्रेणी वा तह)	
	(अध्यापन वा काम गरेको अवधि: शुरू मिति र अन्त्य मिति)	
	(सम्बन्धित संस्थाबाट कानून व्यवसाय गर्ने (कानूनको विषयमा प्राध्यापनमा संलग्न भएको बाहेक) अनुमति लिएको छ वा छैन? अनुमति लिएको भए अनुमति प्रदान गर्ने अधिकारी वा निकाय र अनुमति प्राप्त मिति)	

अदालतको न्यायाधीशको रूपमा काम गरेको पूर्व अनुभव रहेको भए	(अदालतको तह वा तहहरू)	
	(काम गरेको अवधिः शुरू मिति र अन्त्य मिति)	
	(सेवा निवृतिपश्चात् कानून व्यवसाय गरेको कम्तीमा ५(पाँच) वर्ष पूरा भएको छ वा छैन?)	
न्याय सेवाको अधिकृतको रूपमा काम गरेको पूर्व अनुभव रहेको भए	(काम गरेको पद र श्रेणी)	
	(काम गरेको अवधिः शुरू मिति र अन्त्य मिति)	
	(सेवा निवृतिपश्चात् कानून व्यवसाय गरेको कम्तीमा ५(पाँच) वर्ष पूरा भएको छ वा छैन?)	
न्यायाधीश, न्याय सेवाको अधिकृत, प्राध्यापन पेशा वा अन्य निजी वा सार्वजनिक प्रतिष्ठान तथा संस्थाबाट सेवा निवृतिको कारण	(उमेरको हद वा पदावधिको हदले अनिवार्य अवकाश, स्वेच्छिक राजिनामा वा विभागीय कारबाहीको सजायस्वरूप पदमुक्त भएको हो वा के हो? सो कुरा उल्लेख गर्ने।)	
न्यायाधीश, न्याय सेवाको अधिकृत, प्राध्यापन वा अन्य कुनै सार्वजनिक जवाफदेहीको पदमा रहेदा आचरण वा चरित्रसम्बन्धी अभियोगमा सामान्य प्रकृतिको विभागीय सजाय पाएको भए सो सजायको प्रकृति र पाएको मिति	(विभागीय कारबाहीको सजायस्वरूप नसिहत दिएको, सचेत गराएको वा केही अवधिको लागि तलब बृद्धि रोकका भएको भए सोमध्ये के भएको र कहिले भएको हो? सो कुरा उल्लेख गर्ने। साथै सो सजाय दिने निर्णय भएको मितिले ५ (पाँच) वर्ष पूरा भएको छ वा छैन ? सो पनि उल्लेख गर्ने।)	
विवरण प्रस्तुतकर्ताउपर हाल कुनै अदालतमा कुनै सरकारबादी फौजदारी मुद्दा दर्ता भई विचाराधीन अवस्थामा रहेको छ वा छैन ?	(अदालतमा मुद्दा दायर रहेको भए अदालत, मुद्दाको नाम, नम्बर र दायर मिति उल्लेख गर्ने।)	
विवरण प्रस्तुतकर्ता कानून व्यवसायमा संलग्न रहेदा निजउपर व्यावसायीक आचरणसम्बन्धी नियमहरू उल्लङ्घन गरेको कारणबाट कुनै कारबाही र सजाय भएको छ वा छैन ? भएको भए सजायको प्रकृति र निर्णय मिति	(सजाय पाएको भए सजायको प्रकृति र उक्त सजाय दिने निर्णय मिति उल्लेख गर्ने।)	

<p>विवरण प्रस्तुतकर्तासँग वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०७६ को दफा १८ मा उल्लेख भए बमोजिमको निजले अधिवक्ताको हैसियतले सर्वोच्च अदालत र पुनरावेदन तहको अदालतमा वहस पैरवी गरेको देखिने छुटाछुटै कम्तिमा ५० वटा फैसला (रिटको हकमा अन्तिम आदेश) रहेको छ वा छैन ?</p>	<p>(उक्त बमोजिमको फैसला रहेको भए कतिवटा फैसला रहेको छ? सो सम्बन्धी अदालतगत विवरण संख्यात्मक रूपमा यस स्थानमा उल्लेख गर्ने। साथै, नेपाल कानून पत्रिकामा प्रकाशित फैसलाहरूको हकमा उक्त फैसलाको पक्ष विपक्षको नाम थर, मुद्दा, मुद्दा नं., निर्णय नं., निर्णय मिति, पृष्ठ सहितको स्पष्ट विवरण यसै फारामको साथ संलग्न गरी छुटै पेश गर्ने र ने.का.प.मा प्रकाशित नभएका फैसलाहरू र अन्य अदालत वा पुनरावेदन तहको न्यायिक निकायका फैसलाहरूको हकमा उक्त फैसलाको प्रमाणित प्रतिलिपि पेश गर्ने। एकै लगाउमा रहेका जतिसुकै मुद्दाहरूको फैसलाको गणना १(एक) मात्र हुने।)</p>	
<p>विवरण प्रस्तुतकर्ताले शैक्षिक उपाधिका लागि बाहेक कानून र न्यायको क्षेत्रमा शोध वा अनुसन्धानात्मक कार्य गरेको, उपयोगी र स्तरीय कृति प्रकाशन गरी कानूनी साहित्यको विकासमा योगदान दिएको वा कानून र न्याय सम्बन्धी पुस्तक वा पत्रिका (Journal) प्रकाशनका लागि सम्पादनको कार्यमा संलग्न रहेको भए</p>	<p>(शोध वा अनुसन्धानात्मक कार्य गरेको, उपयोगी र स्तरीय कृति प्रकाशन गरेको वा सम्पादनको कार्यमा संलग्न रहेको सम्बन्धी विषय, प्रकाशन मिति, प्रकाशकको नाम र ठेगाना, उक्त कृति पाइने स्थान आदिको बारेमा प्रमाणसहित उल्लेख गर्ने।)</p>	
<p>विवरण प्रस्तुतकर्तासँग कानून व्यवसायीको पेशासँग प्रत्यक्षरूपले सम्बन्धित विषयगत विशेषज्ञता देखिने उच्चस्तरको शैक्षिक योग्यता, कानून र न्यायको क्षेत्रमा विकसित नवीनतम् आयाम वा अवधारणा लगायत खास विषयमा हासिल गरेको विशिष्टिकृत ज्ञान र अनुभव रहेको भए</p>	<p>(उक्त कुराको प्रमाणसहित उल्लेख गर्ने।)</p>	
<p>विवरण प्रस्तुतकर्ताको व्यावसायिक क्षमता र सक्रियता, व्यक्तित्व, नेतृत्व क्षमता, अदालत र समाजलाई सहयोग गर्ने</p>	<p>(यस अन्तर्गत कानूनी सहायता वा प्रो-बोनो सेवा प्रदान गरेको महत्वपूर्ण सार्वजनिक सरोकारको विवादमा न्याय निरूपणका लागि गरेको योगदान; कानूनी शिक्षा र व्यावसायिक</p>	

भावना/तत्परता देखिने उल्लेखनीय कार्य केही भए	प्रशिक्षण प्रदान गर्ने कार्यमा देखाएको सक्रियता; मध्यस्थ र मेलमिलापकर्ताको रूपमा गरेको योगदान; कानून व्यवसायको संस्थागत विकास तथा व्यावसायिकताको प्रबढ्दिन गर्नेमा पुङ्याएको योगदान; कानून, न्याय र न्यायिक प्रकृयाको विषयमा सुधारका लागि निर्वाह गरेको भूमिका; मेलमिलाप पद्धति, बाल न्याय, निजी अन्तर्राष्ट्रिय कानून, वौद्धिक सम्पत्ति, मानव अधिकार, वातावरण संरक्षणजस्ता कुरामा योगदान गरेको भए प्रमाणसहित उल्लेख गर्ने।)
---	---

मैले माथि उल्लिखित विवरणसँग सम्बन्धित प्रमाण कागजात यसै विवरण फारामसाथ संलग्न गरेको छु। माथि उल्लिखित सम्पूर्ण विवरण सत्य हुन्। झुट्ठा ठहरे कानूनबमोजिम भएमा मेरो मञ्जुरी छ।

विवरण प्रस्तुतकर्ता:

नाम, थरः

दस्तखतः

मिति:

सर्वोच्च अदालत; वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको सचिवालय, काठमाण्डौबाटः

१. विवरण फाराममा उल्लेख गरिएबमोजिमको प्रमाण कागजहरू संलग्न रहे नरहेकोः
२. पेश गरिएका फैसलाहरूसम्बन्धी सम्पूर्ण विवरण उल्लेख रहे नरहेकोः
३. पेश गरिएका फैसलाहरू कुन कुन निकायका रहेका:-
 (क) सर्वोच्च अदालतको फैसलाको संख्या:
 (ख) पुनरावेदन तहको अदालतको फैसलाको संख्या:
४. आवेदन फाराम दर्ता नं.-
५. दर्ता मिति: